

प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश

प्रदेश निजामती सेवा अन्तर्गत शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक शिक्षा उपसमूह, अधिकृतस्तर सातौं तह, प्रशिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम र परीक्षा योजना

पाठ्यक्रमको रूपरेखा: यस पाठ्यक्रम योजनालाई तीन चरणमा विभाजन गरिएको छ ।

प्रथम चरण: बस्तुगत परीक्षा (Objective Test)	पूर्णाङ्क: १००
द्वितीय चरण: विषयगत परीक्षा (Subjective Test)	पूर्णाङ्क: २००
अन्तिम चरण: (क) सामूहिक परीक्षण (Group Test)	पूर्णाङ्क: १०
(ख) अन्तर्वार्ता (Interview)	पूर्णाङ्क: ४०

परीक्षा योजना (Examination Scheme)

१. प्रथम चरण: बस्तुगत परीक्षा (Objective Test) पूर्णाङ्क: १००

पत्र	विषय	खण्ड	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली	प्रश्नसंख्याxअङ्क	समय
प्रथम	General Subject	General knowledge & General Ability Test	१००	४०	बस्तुगत (Objective) बहुवैकल्पिक प्रश्न(MCQs)	१००x१=१००	१ घण्टा ३० मिनेट

२. द्वितीय चरण:- विषयगत परीक्षा (Subjective Test) पूर्णाङ्क: २००

पत्र	विषय	पूर्णाङ्क	उत्तीर्णाङ्क	परीक्षा प्रणाली		प्रश्नसंख्या x अङ्क	समय
द्वितीय	General Technical Subject	१००	४०	विषयगत (Subjective)	छोटो उत्तर लामो उत्तर	४x५=२० ८x१०=८०	३ घण्टा
तृतीय	Service-Group Specific Subject	१००	४०	विषयगत (Subjective)	छोटो उत्तर लामो उत्तर	८x५=४० ६x१०=६०	३ घण्टा

३. अन्तिम चरण:- सामूहिक परीक्षण (Group Test) र अन्तर्वार्ता (Interview) पूर्णाङ्क ५०

पत्र/विषय	पूर्णाङ्क	परीक्षा प्रणाली	समय
सामूहिक परीक्षण (Group Test)	१०	सामूहिक छलफल (Group Discussion)	३० मिनेट
अन्तर्वार्ता (Interview)	४०	बोर्ड अन्तर्वार्ता (Board Interview)	

द्रष्टव्यः

१. यस पाठ्यक्रमलाई प्रथम चरण, द्वितीय चरण र अन्तिम चरण (सामूहिक परीक्षण र अन्तर्वार्ता) मा विभाजन गरिएको छ ।
२. लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी अथवा नेपाली र अंग्रेजी दुवै हुनेछ ।
३. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरूको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस बापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन ।
४. बहुवैकल्पिक प्रश्नहरू हुने परीक्षामा क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन ।
५. विषयगत प्रश्नहरूको हकमा तोकिएको अङ्कमा एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुई भन्दा बढी भाग (Two or more parts of a single question) वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू (Short notes) सोध्न सकिनेछ ।
६. परीक्षामा सोधिने प्रश्नसंख्या, अङ्क र अङ्कभार यथासम्भव सम्बन्धित पत्र/विषयमा दिईए अनुसार हुनेछ ।
७. विषयगत प्रश्न हुने पत्र/विषयका प्रत्येक भाग/खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन् । परीक्षार्थीले प्रत्येक भाग/खण्डका प्रश्नहरूको उत्तर सोहीभाग/खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्नेछ ।
८. यस पाठ्यक्रम अनुसारका पत्र/विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा परेका कानून, ऐन, नियम तथा नीतिहरू परीक्षाको मिति भन्दा ३ महिना अगावै संशोधन भई कायम रहेका विषयवस्तुलाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ ।
९. प्रथम चरणको वस्तुगत परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय चरणको लिखित परीक्षामा सम्मिलित गराइनेछ ।
१०. प्रथम चरणको वस्तुगत परीक्षामा प्राप्त गरेको प्राप्ताङ्कको शत प्रतिशत अङ्क तथा द्वितीय चरणको लिखित परीक्षाको कुल प्राप्ताङ्कको आधारमा लिखित परीक्षाको नतिजा प्रकाशित गरिनेछ ।
११. द्वितीय चरणको लिखित परीक्षामा छनौट भएका उम्मेदवारहरूलाई मात्र अन्तिम चरणको सामूहिक परीक्षण र अन्तर्वार्तामा सम्मिलित गराइनेछ ।
१२. लिखित परीक्षा र अन्तिम चरणको सामूहिक परीक्षण र अन्तर्वार्ताको कुल प्राप्ताङ्कको आधारमा अन्तिम परीक्षाफल प्रकाशित गरिनेछ ।
१३. पाठ्यक्रम लागू हुने मिति: २०७९।०६।२५

प्रथमपत्र (Paper I): General Subject
खण्ड-क : - सामान्यज्ञान र बौद्धिक परीक्षण (60 Marks)

१. सामान्यज्ञान र समसामयिक विषय (30×1 Mark = 30 Marks)

- १.१ नेपालको भौगोलिक, सामाजिक, साँस्कृतिक र आर्थिक अवस्था
- १.२ कर्णाली प्रदेशका महत्वपूर्ण प्राकृतिक श्रोतहरू
- १.३ कर्णाली प्रदेशको भौगोलिक विविधता र हावापानीको अवस्था
- १.४ आधुनिक नेपालका महत्वपूर्ण घटना, सामाजिक, साँस्कृतिक र आर्थिक अवस्था
- १.५ पन्ध्रौं योजना, कर्णाली प्रदेशको प्रथम आवधिक योजना, बार्षिक बजेट, नीति तथा कार्यक्रमहरू
- १.६ दीगो विकास, जलवायु परिवर्तन र जैविक विविधता
- १.७ सयुक्त राष्ट्रसंघ र सार्क सम्बन्धी सामान्य जानकारी
- १.८ नेपालको संविधान
- १.९ संघ, प्रदेश र स्थानीय तहको शासन प्रणाली र सुशासन, नागरिक बडापत्र र गुनासो व्यवस्थापन
- १.१० निजामती सेवा ऐन, २०४९(संशोधन सहित) र नियमावली २०५० (संशोधन सहित)
- १.११ स्थानीय सरकार सञ्चालन ऐन, २०७४(संशोधन सहित)
- १.१२ सार्वजनिक सेवा प्रवाह : अवधारणा, महत्व र तरिकाहरू
- १.१३ सार्वजनिक नीति: अवधारणा, उद्देश्य र महत्व
- १.१४ व्यवस्थापनका विभिन्न पक्षहरू: योजना, संगठन, निर्देशन, नियन्त्रण, समन्वय, निर्णय निर्माण, उत्प्रेरणा र नेतृत्व
- १.१५ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका महत्वपूर्ण घटना तथा वर्तमान सवालहरू

2. General Ability Test (30×1 Mark = 30 Marks)

2.1 Verbal Ability Test (10×1 Mark = 10 Marks)

Jumble words, Series, Analogy, Classification, Coding-Decoding, Matrix, Ranking Order Test, Direction and Distance Sense Test, Common Sense Test, Logical Reasoning, Assertion and Reason, Statement and Conclusions

2.2 Numerical Ability Test

(10×1 Mark = 10 Marks)

Series, Analogy, Classification, Coding, Arithmetical reasoning/operation, Percentage, Ratio, Average, Loss & Profit, Time & Work, Data interpretation & Data verification

2.3 Non-verbal/Abstract Ability Test

(10×1 Mark = 10 Marks)

Figure Series, Figure Analogy, Figure Classification, Figure Matrix, Pattern Completion /Finding, Analytical Reasoning Test, Figure Formation and Analysis, Rule Detection, Water images, Mirror images, Cubes and Dice & Venn-diagram

३. नेपालमा शिक्षा (Education in Nepal)

40 ×1 Mark = 40 Marks

- ३.१ नेपालमा शिक्षाको इतिहास र नेपालका महत्वपूर्ण शैक्षिक घटनाहरू
- ३.२ संघीय र कर्णाली प्रदेशका शिक्षा सम्बन्धी कानूनहरू
- ३.३ संघ, प्रदेश र स्थानीय तहको शिक्षा प्रशासनको संरचना
- ३.४ नेपालको शिक्षाका मुख्य योजना र आयोगका प्रतिवेदन र सिफारिशहरू: राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८, राष्ट्रिय शिक्षा आयोग, २०४९ र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग, २०५५
- ३.५ शिक्षाका आधुनिक प्रवृत्तिहरू
- ३.६ शिक्षाको अर्थ, परिभाषा, उद्देश्य र कार्य
- ३.७ शिक्षा र समाज : शिक्षा र सामाजिक प्रक्रिया, शिक्षा र सामाजिक न्याय
- ३.८ शिक्षा र दर्शनबीचको सम्बन्ध (पश्चिमी र पूर्वेली दर्शन)
- ३.९ शिक्षा मनोविज्ञानको अर्थ, मानव वृद्धि र विकासको परिचय र भिन्नता
- ३.१० मानव विकासका विभिन्न अवस्था र विशेषताहरू : बाल्यावस्था, यौवनावस्था र किशोरावस्था
- ३.११ सिकाइ : अवधारणा, प्रभाव पार्ने तत्वहरू र सिद्धान्तहरू
- ३.१२ राष्ट्रिय शिक्षा नीति, २०७६ र राष्ट्रिय पाठ्यक्रमको प्रारूप, २०७६ र स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन, २०७६
- ३.१३ पाठ्यक्रमको अर्थ, परिभाषा, तत्व, प्रभाव पार्ने तत्वहरू, ढाँचा वा प्रकार, पाठ्यक्रम विकासको नमूनाहरू, नेपालमा पाठ्यक्रम विकासको प्रक्रिया, एकीकृत पाठ्यक्रम

- ३.१४ शिक्षक निर्देशिका, पाठ्यपुस्तक, बहुपाठ्यपुस्तक र सन्दर्भ सामग्री
- ३.१५ मूल्यांकनको अर्थ, परिभाषा, प्रकार, साधनहरू, परीक्षा र मूल्यांकन, परीक्षाका प्रकार, मूल्यांकनका साधनका विशेषताहरू, परीक्षण, नतिजा विश्लेषण, विशिष्टीकरण तालिका
- ३.१६ विद्यालय तहको पाठ्यक्रमको अभ्यास, निरन्तर विद्यार्थी मूल्यांकन र लेटर ग्रेडिड निर्देशिका, २०७८
- ३.१७ जीवनोपयोगी शिक्षा र व्यवहार कुशल सीपहरू
- ३.१८ विद्यालय सुपरीवेक्षण: अर्थ, महत्व, प्रकार र शैलीहरू
- ३.१९ शिक्षण विधि र शैक्षिक सामग्री: परिचय र प्रकार
- ३.२० कर्णाली प्रदेशमा महामारीमा सिकाइलाई निरन्तरता गर्नका लागि प्रयोग गर्न सकिने वैकल्पिक विधिहरू
- ३.२१ एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली र शिक्षामा सूचना तथा सञ्चार प्रविधि
- ३.२२ शैक्षणिक योजनाहरू: वार्षिक कार्यतालिका, कार्ययोजना, एकाइ योजना, पाठयोजना, समयतालिका, शिक्षण/सिकाइ सुधार योजना
- ३.२३ शैक्षिक योजना तथा कार्यक्रमहरू: प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, विद्यालय सुधार योजना, विद्यालय शिक्षा क्षेत्र विकास योजना
- ३.२४ शैक्षणिक संगठन: कक्षा शिक्षण, विषय शिक्षण, बहुकक्षा शिक्षण र बहुकक्षा बहुस्तर शिक्षण
- ३.२५ शैक्षिक अनुसन्धान: अवधारणा, कार्यमूलक अनुसन्धान र मामला अध्ययन
- ३.२६ शिक्षकको सक्षमता, शिक्षकको पेशागत दक्षता विकास र शैक्षिक नेतृत्व
- ३.२७ शिक्षामा पेशागत नैतिकता र आचरण, शिक्षक र विद्यार्थीको आचारसंहिता
- ३.२८ शैक्षिक व्यवस्थापन : कक्षाकोठा व्यवस्थापन, विविधता व्यवस्थापन, विपद् व्यवस्थापन, समय व्यवस्थापन, द्वन्द्व व्यवस्थापन र तनाव व्यवस्थापन
- ३.२९ शैक्षिक सुशासन : अवधारणा र तत्वहरू, गुनासो व्यवस्थापन र नागरिक बडापत्र
- ३.३० कर्णाली प्रदेशका शिक्षासम्बन्धी समसामयिक विषयहरू: आवासीय विद्यालय, घुम्ती विद्यालय, छात्रवृत्ति

द्वितीयपत्र (Paper II) : General Technical Subject

Section (A)-शिक्षा र मनोविज्ञान

30 Marks

१. शिक्षाको परिचय र शिक्षाका आधुनिक प्रवृत्तिहरू

१.१ शिक्षाको अर्थ, परिभाषा र स्वरूप

१.२ शिक्षाका उद्देश्यहरू: व्यक्तिगत र सामाजिक

१.३ शिक्षाका कार्यहरू: व्यक्तिगत, राष्ट्रिय, अन्तर्राष्ट्रिय, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक

१.४ शिक्षणको अर्थ र परिभाषा, शिक्षणकला र विज्ञानको रूपमा, शिक्षणका नमुनाहरू

१.५ शिक्षाका आधुनिक प्रवृत्तिहरू: मानव अधिकार र शिक्षा, बालअधिकार र शिक्षा, विद्यालय शान्तिक्षेत्रको रूपमा, निरन्तर शिक्षा, खुला सिकाइ, मानव मूल्यमा आधारित शिक्षा, शिक्षामा समान अवसर र समतामूलक पहुँच, शिक्षा र सामाजिक न्याय, आर्थिक लगानीका रूपमा शिक्षा, अनिवार्य तथा निःशुल्क शिक्षा, राष्ट्रिय एकताका लागि शिक्षा, अन्तर्राष्ट्रिय समझदारीका लागि शिक्षा

१.६ शिक्षामा अनुसन्धान: अर्थ, महत्व, प्रकारहरू (आधारभूत, प्रायोगिक र कार्यमूलक अनुसन्धान)

१.७ कर्णाली प्रदेशमा अवलम्बन गर्न सकिने घुम्ती, बहुकक्षा बहुस्तर शिक्षा र आवासीय शिक्षाको अवधारणा, अभ्यास र आवश्यकता

१.८ छात्रवृत्ति: अवधारणा, उद्देश्य र कर्णाली प्रदेशबाट प्रदान गरिने छात्रवृत्तिको प्रकार

१.९ विद्यालय स्वास्थ्य र पोषण कार्यक्रम: विद्यालय नर्स कार्यक्रम, दिवा खाजा कार्यक्रम

२. शिक्षाको समाजशास्त्रीय र दार्शनिक आधारहरू

२.१. समाज र समुदायको धारणा, शिक्षा र समाजबीचको सम्बन्ध

२.२. विद्यालय समाजको उप-प्रणालीको रूपमा

२.३. सामाजिक प्रक्रिया र शिक्षा

२.३.१ सामाजिकीकरण: अवधारणा, तरिका र सामाजिकीकरणका निकायहरू

२.३.२ सामाजिक अन्तरक्रिया: अर्थ, स्वरूप र कक्षाकोठामा सामाजिक अन्तरक्रिया

२.३.३ सामाजिक परिवर्तन र गतिशीलता: अर्थ, सिद्धान्त र यसको शिक्षासँगको सम्बन्ध

२.४. शिक्षाको दर्शनका विभिन्न पक्षसँग सम्बन्ध र तिनीहरूको प्रभाव तथा कार्यान्वयन

२.४.१ आदर्शवाद, प्रकृतिवाद, यथार्थवाद, प्रयोजनवाद र अस्तित्ववाद

२.४.२ पूर्वीय दर्शन र शिक्षा

३. शैक्षणिक विधि र प्रविधि तथा सामग्री

- ३.१. शैक्षणिक विधि र पद्धतिको अर्थ, परिभाषा र तत्वहरू
- ३.२. शिक्षण र सिकाइ बीचको अन्तरसम्बन्ध, शिक्षण सिकाइमा शिक्षक, विषयविज्ञ र सुपरिवेक्षकको भूमिका
- ३.३. सिकाइमासूचना तथा सञ्चार प्रविधिको महत्व र प्रयोग
- ३.४. शिक्षण सिकाइमा प्रयोग गरिने विद्यार्थी केन्द्रीत, शिक्षक केन्द्रीत र अन्तरक्रियात्मक शिक्षण विधिहरू
- ३.५. विपदको समयमा प्रयोग गर्न सकिने शिक्षण सिकाइका वैकल्पिक विधिहरू
- ३.६. शैक्षणिक योजना: शिक्षण सुधार योजना, पाठ योजना, एकाइ/विषय शीर्षक (Theme) योजना, बार्षिक कार्ययोजना, बार्षिक कार्यपात्रो र दैनिक समयतालिका
- ३.७. शैक्षिक सामग्रीको अवधारणा, प्रकार, छनौट, तयारी तथा प्रयोग

४. शिक्षा मनोविज्ञान

- ४.१. शिक्षा मनोविज्ञानको अर्थ, क्षेत्र, आवश्यकता र महत्व
- ४.२. मानव विकास
 - ४.२.१ वृद्धि र विकासको अवधारणा, मानव विकासका सिद्धान्त र विशेषताहरू
 - ४.२.२ मानव विकास अध्ययन गर्नको उद्देश्य, महत्व तथा अध्ययनका विधिहरू
 - ४.२.३ मानव विकासका चरणहरू
- ४.३. बाल्यावस्था: परिचय, पूर्वबाल्यावस्था र उत्तर बाल्यावस्थाका विशेषताहरू, विकासात्मक कार्यहरू, शारीरिक, सामाजिक र संवेगात्मक परिवर्तन
- ४.४. यौनवनावस्था: परिचय, विशेषताहरू, विकासात्मक कार्यहरू, शारीरिक, सामाजिक र संवेगात्मक परिवर्तन
- ४.५. किशोरावस्था: परिचय, विशेषताहरू, विकासात्मक कार्यहरू, शारीरिक परिवर्तन, सामाजिक र संवेगात्मक परिवर्तन, रुचिहरू र उनीहरूमा देखापर्ने मुख्य व्यवहारहरू

Section (B) – सिकाई र पाठ्यक्रम तथा मूल्यांकन 25 Marks

५. सिकाई र यसका सिद्धान्तहरू

- ५.१. सिकाईको परिचय: सिकाइको अर्थ, स्वरूप र सिकाइका अपवाद, परिपक्वता र सिकाई
- ५.२. सिकाइ र बुद्धिमत्ता, बुद्धिमत्ताका सिद्धान्तहरू, बहु- बुद्धिमत्ता, संवेगात्मक बुद्धिमत्ता
- ५.३. सिकाइका सिद्धान्तहरू: विशेषता र शैक्षिक उपयोग
 - ५.३.१ शास्त्रीय सम्बन्धन
 - ५.३.२ कार्यपरक सम्बन्धन

- ५.३.३ प्रयत्न र भूल सिकाई
- ५.३.४ अन्तरदृष्टि सिकाई सिद्धान्त
- ५.३.४ जिन पियाजे र लेव भिगोत्सीका सिकाइ सिद्धान्तहरू
- ५.३.५ ग्याग्नेको तहगत सिद्धान्तहरू
- ५.३.६ बान्दुराको सामाजिक सिकाई सिद्धान्त
- ५.४. सिकाइमा प्रभाव पार्ने तत्वहरू
 - ५.४.१ सिकाइको स्थानान्तरण: अवधारणा, प्रकार, सिद्धान्त र प्रभाव पार्ने तत्वहरू
 - ५.४.२ स्मरण र विस्मरण: स्मरणको अवधारणा, प्रकार, मापन प्रक्रिया र स्मृति क्षमतामा सुधारका विधिहरू
 - ५.४.३ विस्मरणको अवधारणा र कारणहरू
 - ५.४.४ उत्प्रेरणा: अवधारणा, प्रकार र सिकाइमा प्रयोग गरिने उत्प्रेरकहरू
 - ५.४.५ अभ्यास: अवधारणा, प्रकार र उपयोग
 - ५.४.६ पुनर्वल: अवधारणा, प्रकार र उपयोग

६. पाठ्यक्रम र पाठ्यसामग्रीको विकास र व्यवस्थापन

- ६.१. पाठ्यक्रम: अवधारणा, तत्व र आवश्यकता
- ६.२. पाठ्यक्रमको ढाँचा र नमुना
 - ६.२.१ ढाँचा: विषय- केन्द्रित, क्रियाकलाप- केन्द्रित, जीवन परिस्थितिमा आधारित र मुख्य पाठ्यक्रम
 - ६.२.३ पाठ्यक्रम विकासका नमूनाहरू: तार्किक, चक्रीय र गतिशील नमूना
- ६.३. नेपालको विद्यालय तहको पाठ्यक्रम विकास प्रक्रिया
- ६.४. पाठ्यक्रम निर्माणमा प्रभाव पार्ने तत्वहरू: विद्यार्थी, समकालीन समाज तथा संस्कृति, विषयवस्तु, दर्शन र मनोविज्ञान
- ६.५. राष्ट्रिय पाठ्यक्रमको प्रारूप २०७६ र स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६
- ६.६. विद्यालय तहको वर्तमान परिमार्जित पाठ्यक्रम सम्बन्धी जानकारी
- ६.७. पाठ्यक्रम विकासका आधुनिक प्रवृत्तिहरू: एकीकृत पाठ्यक्रम, सुषुप्त पाठ्यक्रम र स्थानीय पाठ्यक्रम
- ६.८. पाठ्यपुस्तक, शिक्षक निर्देशिका र सन्दर्भ सामग्री: परिचय, महत्व र प्रयोग
- ६.९. नेपालमा पाठ्यक्रम र पाठ्यसामग्री विकासमा विभिन्न तह र निकायको भूमिका

७. मूल्याङ्कनको परिचय र प्रयोजन

- ७.१. मापन र मूल्याङ्कनको अवधारणा, मूल्यांकनका प्रकार
- ७.२. मूल्यांकनका साधनहरू र मूल्याङ्कनका साधनमा हुनुपर्ने विशेषताहरू

- ७.३. परीक्षणको अर्थ र प्रकार: मानक र मापदण्डमा आधारित, विषयगत र वस्तुगत, स्तरीकृत र गैर-स्तरीकृत अथवा शिक्षक निर्मित परीक्षण
- ७.४. विद्यार्थी मूल्यांकन: परिचय, निरन्तर विद्यार्थी मूल्यांकन र लेटर ग्रेडिड पद्धति
- ७.५. विद्यार्थी मूल्यांकनको लागि संरचनागत व्यवस्था तथा संघीय व्यवस्थामा विभिन्न निकायको भूमिका
- ७.६. विद्यार्थी उपलब्धि परीक्षण: परिचय, उद्देश्य, प्रक्रिया, नतिजाको विश्लेषण र यसको उपयोग
- ७.७. प्रारम्भिक कक्षा पढाइ परीक्षण र विद्यालयको कार्यसम्पादन परीक्षण: परिचय, उद्देश्य, महत्व, नतिजाको विश्लेषण र यसको उपयोग
- ७.८. परीक्षण विकास प्रक्रिया: उद्देश्य निर्धारण, विषयवस्तुको छनौट, विशिष्टीकरण तालिकाको विकास, प्रश्नहरूको लेखन, प्रश्नहरूको विश्लेषण र सम्पादन, विश्वसनीयता र वैधता निर्धारण, अन्तिम प्रश्नपत्रको निर्माण, साँस्कृतिक आधारमा परीक्षणको समायोजन, परीक्षण-संचालन, परीक्षण र नतिजा विश्लेषण
- ७.९. सामान्य सांख्यिकीय विश्लेषण
- ७.९.१ तथ्यांकको संकलन, विश्लेषण र प्रस्तुतीकरण
- ७.९.२ केन्द्रीय प्रवृत्तिको मापन: मध्यक, मध्यिका र रित
- ७.९.३ तथ्यांकको तुलनात्मक स्थितिको गणना: प्रतिशताङ्क र प्रामाणिक प्रासाङ्क
- ७.९.४ विचरणशिलताको मापन: तथ्यांकको विस्तार र स्तरीय भिन्नता

Section (C) - शैक्षिक प्रशासन र व्यवस्थापन

25 Marks

८. शिक्षा प्रशासन र शैक्षिक व्यवस्थापन

- ८.१. राष्ट्रिय शिक्षा नीति २०७६ र कर्णाली प्रदेशको शिक्षा सम्बन्धी नीति
- ८.२. नेपालको संघ, प्रदेश र स्थानीयशिक्षा प्रशासन सम्बन्धी व्यवस्था
- ८.३. नेपालमा शिक्षाको संरचना: अनौपचारिक, निरन्तर शिक्षा, प्रारम्भिक बाल विकास र शिक्षा, विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम तथा उच्च शिक्षा
- ८.४. शिक्षा आयोगका प्रतिवेदनहरू तथा योजनाहरूमा विद्यालय शिक्षाको संरचना, तहगत उद्देश्य, पाठ्यक्रम, शिक्षक र विद्यार्थी मूल्यांकन सम्बन्धी सुझावहरू

९. विद्यालय व्यवस्थापन

- ९.१. विद्यालय व्यवस्थापन: अर्थ, उद्देश्य, प्रकार र महत्व
- ९.२. विद्यालयमा सकारात्मक अनुशासन र विद्यालयले पालना गर्नुपर्ने शर्तहरू
- ९.३. विद्यालय सुशासन: सामाजिक परीक्षण, गुनासो सुनुवाई, नागरिक बडापत्र

- ९.४. विद्यालय स्थापना वा कक्षा थपका आधारहरू: जनसंख्या, भौगोलिक अवस्था, सामाजिक बनौट, तल्लो तहको विद्यालयहरू, विद्यालय छनौटको अवसर, लागत र कुशलताको प्रश्न, समता र गुणस्तरको प्रश्न
- ९.५. सामुदायिक र संस्थागत विद्यालयको व्यवस्थापन: सेवा क्षेत्रको अवधारणा, सामुदायिक र संस्थागत विद्यालय स्थापनाका फरक आधारहरू
- ९.६. विद्यालय स्तरीकरण तथा वर्गीकरण
- ९.७. विद्यालय व्यवस्थापन सम्बन्धमा विभिन्न तहको भूमिका: नीति निर्माण र स्तर निर्धारण, स्रोत परिचालन, अनुमति तथा दैनिक कार्य सञ्चालनको व्यवस्थापन

१०. विद्यार्थी र शिक्षक सम्बन्धी व्यवस्थापन

- १०.१. विद्यार्थी भर्ना र समूह विभाजनका आधार
- १०.२. समता तथा व्यक्तिको पूर्ण क्षमता विकास गर्ने विषय: विद्यार्थीलाई विभिन्न समूहमा राख्ने आधार (उपलब्धिका आधारमा वा मिश्रित) र यसका फाइदा र वेफाइदाहरू
- १०.३. विद्यार्थीको नेतृत्व विकासमा विद्यालयको भूमिका: विद्यालयमा प्रजातान्त्रिक अभ्यासको अवसर, नेतृत्व लिने अवसर, बहु-प्रतिभाको खोजि, चिनारी र विकासको अवसर
- १०.४. शिक्षक व्यवस्थापन: अवधारणा र महत्व
- १०.५. शिक्षक सक्षमता र शिक्षक तयारी, शिक्षक अध्यापन अनुमति पत्र
- १०.६. शिक्षक सेवाको गठन र परिचालन: पदको स्वीकृति, माग र तयारी, पदका आधारमा भर्ना गर्ने पद्धति, तहगत रूपमा शिक्षक तयारी र भर्ना, शिक्षकको सरुवा र बढुवाको व्यवस्थापन
- १०.७. शिक्षक पेशागत विकास: संरचना, नीति र कार्यक्रमहरू
- १०.८. कार्यमूलक अनुसन्धान: अवधारणा, महत्व र चक्र

Section (D) –सार्वजनिक व्यवस्थापन र कार्यालय सञ्चालन

20 Marks

११. सार्वजनिक व्यवस्थापन

- ११.१. कर्मचारी व्यवस्थापनका विविध पक्षहरू: कार्यविश्लेषण, कार्यविवरण, कार्यमूल्याङ्कन, भर्ना, छनौट, नियुक्ति, पदस्थापन, बढुवा, तलब सुविधा, उत्प्रेरण, वृत्ति विकास र अवकाश
- ११.२. सार्वजनिक व्यवस्थापनमा निर्देशन, नियन्त्रण, पदसोपान, निर्णय प्रक्रिया, नेतृत्व, समन्वय, अधिकार प्रत्यायोजन र निक्षेपण, सुपरिवेक्षण, अनुगमन तथा मूल्यांकन
- ११.३. सार्वजनिक सेवा प्रवाहको अर्थ, महत्व र सेवा प्रवाह गर्ने तरिका/माध्यमहरू
- ११.४. सार्वजनिक सेवा प्रवाहमा कम्प्युटर, इन्टरनेट, सामाजिक सञ्जाल, भर्चुअल सिकाइ सूचना तथा सञ्चार प्रविधिको प्रयोग, अवसर तथा चुनौतीहरू

११.५. नैतिकता, व्यवसायिकता, अनुशासन र आचार-संहिता

११.६. सार्वजनिक नीति तर्जुमा, कार्यान्वयन र मूल्यांकन

१२. कार्यालय व्यवस्थापन तथा लेखा

१२.१. कार्यालय कार्यविधि: टिप्पणी, चिठ्ठीपत्र र प्रतिवेदन

१२.२. अभिलेख व्यवस्थापन र जिन्सी व्यवस्थापन

१२.३. लेखा प्रणाली र लेखापरीक्षणको परिचय, विशेषता, उद्देश्य र आधारभूत सिद्धान्त

१२.४. बजेटको अर्थ, सिद्धान्त, प्रकार र महत्व

१२.५. बेरुजु र बेरुजु फछ्यौट सम्बन्धी व्यवस्था

१२.६. सार्वजनिक खरीद सम्बन्धी कानुनी व्यवस्था र कार्यविधि

प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश

शिक्षा सेवा, शिक्षा प्रशासन समूह, सामाजिक उपसमूह, अधिकृत सातौ तह, सामाजिक प्रशिक्षक पदको
खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम र परीक्षा योजना

तृतीय पत्र (Paper III) : Technical Subject
Section A- 30 Marks

१. सामाजिक अध्ययनको परिचय : १० अंक
- १.१ अवधारणा, आवश्यकता, महत्व र क्षेत्र
 - १.२ लक्ष्य, उद्देश्य र अन्य विषयसँग यसको सम्बन्ध
 - १.३ सामाजिक अध्ययन र सामाजिक विज्ञान बीच भिन्नता
 - १.४ सामाजिक अध्ययन र सामाजिक शिक्षा
 - १.५ नेपालमा सामाजिक अध्ययनको विकास र वर्तमान स्थिति
२. सामाजिक अध्ययन पाठ्यक्रमका आधारहरू १० अंक
- २.१ सामाजिक विज्ञानहरू
 - २.२ सामाजिक चाहना
 - २.३ बाल मनोविज्ञान
 - २.४ दर्शन
३. सामाजिक अध्ययनमा विषयवस्तुको संगठन : १० अंक
- ३.१ मुख्य विषयको रूपमा (As a core subject)
 - ३.२ एक छुट्टै विषयको रूपमा (As a separate subject)
 - ३.३ एकीकृत विषयको रूपमा (As an integrated subject)

Section B- 30 Marks

४. सामाजिक अध्ययनका सीपहरू १० अंक
- ४.१ वाचन सीपहरू (Reading Skills)
 - ४.२ बौद्धिक सीपहरू (Intellectual skills)
 - ४.३ सामाजिक सीपहरू (Social skills)
 - ४.४ सञ्चार सीपहरू (Communication skills)
५. सामाजिक अध्ययनको शैक्षणिक रणनीतिहरू १० अंक
- ५.१ शैक्षणिक योजनाहरू (Instructional plans) - किसिम, महत्व र प्रयोग
 - ५.२ शिक्षण विधिहरू (Teaching methods) - किसिम, महत्व र प्रयोग

- ५.३ शिक्षण प्रविधिहरू (Teaching techniques) - किसिम, महत्व र प्रयोग
५.४ शिक्षण सामग्रीहरू (Teaching materials) - किसिम, महत्व र प्रयोग

६. सामाजिक अध्ययनको मूल्याङ्कन (Evaluation of Social Studies) १० अंक

- ६.१ लेखाजोखा, परीक्षा, मापन र मूल्याङ्कनको अवधारणा
६.२ परीक्षा र मूल्याङ्कनका साधनहरू र सीप परीक्षणका उपायहरू
६.३ अभिलेखन तथा अभिलेखको प्रयोग, महत्व र उपयोगिता
६.४ नैतिक आचरण र सामाजिक विकासमा लेखाजोखा र मूल्याङ्कको महत्व

Section C- 20 Marks

७. सामाजिक अध्ययन र समुदायबीच अन्तर्सम्बन्ध १० अंक

- ७.१ समुदाय ज्ञानको भण्डार एवम् प्रयोगशाला
७.२ समुदाय माथि सामाजिक अध्ययनको प्रभाव
७.३ शैक्षिक भ्रमण एवम् स्रोत व्यक्ति
७.४ सामुदायिक स्रोतहरूको खोजी

८. समसामयिक सामाजिक घटनाहरू र सामाजिक अध्ययन विषयको अध्ययन -अध्यापन बीच सम्बन्ध १० अंक

- ८.१ समसामयिक घटनाहरू र सामाजिक अध्ययन विषयको अध्ययन-अध्यापनबीच सम्बन्ध
८.२ समसामयिक घटनाहरूमा सामाजिक अध्ययन विषयको अध्ययन-अध्यापनको भूमिका
८.३ सामाजिक अध्ययन विषयको अध्ययन-अध्यापनमा शिक्षकको भूमिका
८.४ समसामयिक घटनाहरू अध्यापन गराउने प्रक्रिया एवम् सामग्रीहरू

Section D- 20 Marks

९. विद्यालयस्तरीय सामाजिक अध्ययनको पाठ्यक्रम विश्लेषण (कक्षा १ देखि १२ सम्म) १० अंक

- ९.१ पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका
९.१.१ पाठ्यक्रमको उद्देश्य, क्षेत्र तथा क्रम निर्धारण र सिकाइका रणनीतिको विश्लेषण
९.१.२ पाठ्यपुस्तकको भौतिक एवम् प्राज्ञिक पक्षको विश्लेषण
९.१.३ शिक्षक निर्देशिकाको उपयोगिता
९.२ सामाजिक अध्ययनको पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्रीहरू निर्माण, विकास र वितरण प्रक्रिया
९.२.१ पाठ्यक्रम विकास केन्द्रको सामान्य परिचय र कार्य

- ९.२.२ पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण तथा विकास प्रक्रिया
 ९.२.३ पाठ्यक्रम, पाठ्यपुस्तक र पाठ्यसामग्रीहरु वितरण प्रक्रिया
 ९.२.४ पाठ्यपुस्तक र पाठ्यसामग्रीहरु विकास तथा प्रयोगमा विद्यालयको भूमिका
 ९.३ पाठ्यक्रम कार्यान्वयन: समस्या र समाधानका उपाय
 ९.३.१ विषय र पाठ्यभार
 ९.३.२ शिक्षक प्रशिक्षण
 ९.३.३ अध्ययन-अध्यापन, मूल्याङ्कन, अभिलेखन र प्रतिवेदन
१०. नेपालमा विद्यालय स्तरीय सामाजिक अध्ययन विषयको अध्ययन-अध्यापनमा अनुसन्धान १० अंक
- १०.१ मामला अध्ययन
 १०.२ कार्यमुलक अनुसन्धान
 १०.३ परियोजना कार्य
 १०.४ सामुदायिक सर्भेक्षण

तृतीयपत्रको प्रश्नसंख्या तालिका

खण्ड/भाग	A			B			C		D	
	१	२	३	४	५	६	७	८	९	१०
एकाई	१	२	३	४	५	६	७	८	९	१०
छोटो प्रश्नसंख्या	-	२	-	२	-	-	-	२	२	-
लामो प्रश्नसंख्या	१	-	१	-	१	१	१	-	-	१

सामूहिक परीक्षण

सामूहिक परीक्षण व्यक्तित्व परीक्षणको एक अंश हो । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाको क्षेत्र विस्तार तथा कार्य पद्धति परिवर्तन समेत भैरहेको सन्दर्भमा कर्णाली प्रदेश सरकारको नीति, योजना, कार्यक्रम लगायत शासन व्यवस्था सम्बन्धी समसामयिक विषयमाथि विचार-विमर्श, छलफल गरी तिनको अझै बढी प्रभावकारी तथा कार्यान्वयन योग्य समाधान पहिल्याउने सम्बन्धमा उम्मेदवारहरूको क्षमता पहिचान गर्नु यस परीक्षणको मूल मर्म हो । यसको लागि छलफल, विचार-विमर्श गरी परिस्थिति बुझ्न सक्ने, निर्णय दिने, जनतालाई क्रियाशील बनाउने, चित्त बुझाउने, निर्धारित लक्ष्य अनुसार काम गर्ने/गराउने, जस्ता कामका लागि लेखन क्षमताका साथसाथै समस्यालाई यथार्थपरक ढंगले पहिचान गर्नसक्ने, वाकपटुता, शिष्टता, तर्कशक्तिको पनि आवश्यकता पर्दछ ।

त्यसैले यस परीक्षणमा उम्मेदवारहरूको बौद्धिक क्षमता, संचार सीप, समूह गतिशिलता, व्यवहार, व्यक्तित्व, मनोवृत्ति, क्रियाशीलता, निर्णयशक्ति, समस्या समाधान क्षमता, नेतृत्व क्षमता, समय व्यवस्थापन तथा व्यक्तित्वमा भएका अन्य गुणहरूको आंकलन अर्थात परीक्षण र मूल्याङ्कन गर्नको लागि उम्मेदवारहरूलाई कुनै समसामयिक विषय/सवाल/समस्यामा सामूहिक छलफल गरी समस्या समाधान केन्द्रीत प्रभावकारी र कार्यान्वयन योग्य समाधान निकाल्न दिइन्छ ।

यस प्रयोजनको लागि गरिने परीक्षण १० पूर्णाङ्क र ३० मिनेट अवधिको हुनेछ जुन नेताविहिन सामूहिक छलफलको रूपमा अवलम्बन गरिनेछ । दिइएको प्रश्न वा Topic का विषयमा पालैपालोसँग निर्दिष्ट समयभित्र समूहबीच छलफल गर्दै प्रत्येक उम्मेदवारले व्यक्तिगत प्रस्तुति गर्नुपर्नेछ । यस परीक्षणमा मूल्याङ्कनको लागि देहाय अनुसार कम्तीमा तीन जनाको समिति रहनेछ ।

आयोगका अध्यक्ष वा अध्यक्षले तोकेको सदस्य	– अध्यक्ष
आयोगका सदस्य	– सदस्य
मनोविज्ञानवेत्ता	– सदस्य
दक्ष/विज्ञ (१ जना)	– सदस्य

.....